



गोदावरी नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

बज्रबराही, ललितपुर

बागमती प्रदेश

आ.व. ०७७/७८ को लागि गोदावरी नगरपालिका क्षेत्र भित्रबाट ढुङ्गा, गिट्टी, ग्राभेल, रोडा, बालुवा, माटो, स्लेट, खरिदुंगा तथा सिमेन्टलाई आवश्यक पर्ने कच्चा प्रदार्थ आदि प्राकृतिक श्रोतहरूको निकासी कर असुल गर्ने सम्बन्धी (ठेक्का न. ०१/Internal Resources/०७७/७८)

बोलपत्र आह्वानको सार्वजनिक सूचना

सूचना प्रकाशित मिति २०७७/०४/०२

यस गोदावरी नगरपालिकाबाट आर्थिक वर्ष ०७७/७८ को अवधिका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ (घ) को ६ मा ब्यवस्थाभए बमोजिम तथा दफा ६२ को सेबा शुल्क १,२ को (घ) अन्तर्गत सडक बाटो पूर्वाधार उपयोग गरे बापत पूर्वाधार सेबा उपयोग शुल्क लिने गरि यस नगरपालिकाको आर्थिक ऐन बाट स्वीकृत भए बमोजिम हुने गरि तथा नगर कार्यपालिकाको निर्णय बमोजिम यस नगरपालिका क्षेत्रबाट निकासी हुने निम्नबमोजिम बस्तुहरूमा निकासी शुल्क दस्तुर संगकलन गर्न ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । प्रचलित नेपाल कानून बमोजिम दर्ता भई प्रमाणपत्र लिएका इच्छुक निर्माण ब्यवसायी, ठेकेदार तथा फर्महरूले बोलपत्र सूचना प्रकाशित भएको मितिले ३१ औं दिन (मिति २०७७/०४/३२) भित्र खरिद गरी उल्लिखित आधारमा कबुल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अडक र अक्षरमा खुलाई आफैं वा आफ्नो प्रतिनिधिमाफत ३२ औं दिन (मिति २०७७/०५/०१) भित्र १२:०० बजेसम्म सिलबन्दी बोलपत्र यस कार्यालयमा दाखिला गर्नु पर्नेछ। उक्त बोलपत्र बिधुतिय माध्यम (E-Bidding:-eGp system) बाट समेत सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp/ माफत डाउनलोडगरि तपसिलमा उल्लेखित यस नगरपालिकाको राजस्व बैंक खातामा टेण्डर फाराम दस्तुर रकम जम्मा गरि मिति २०७७/०५/०१ भित्र दिनको १२:०० बजेसम्म खरिद गर्न र बोलपत्र पेश गर्न सकिनेछ । दर्ता हुन आएका बोलपत्रहरू (E-Bidding समेत) ३२ औं दिन (मिति २०७७/०५/०१) को १:०० बजे यस कार्यालयमा खोलिनेछ। बोलपत्र दाखिला गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट तोकिएको समयमा हुनेछ। बोलपत्रको साथमा तपसिलमा उल्लेखित विड बोन्ड रकम यस कार्यालयको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बाणिज्य बैङ्कबाट जारी भएको विड बोन्ड (Bid Security) बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट (१२०) एक सय बिस दिन म्याद भएको विडवण्डको सक्कल प्रति संलग्न राख्नुपर्नेछ । धरौटी बापत जम्मा गरेको रकमलाई किस्तामा समावेश गर्न पाइनेछैन । कबोल ठेक अंकमा मु.अ. कर समेत जोडेर मात्र कुल ठेक्का सम्झौता रकम हुनेछ । ठेक्का सम्झौता रकम सम्झौता गर्दाको बखत एकमुष्ट रकम वा दुई किस्तागरि सम्झौता रकम बुझाउन सकिने छ । तपसिलमा उल्लेखित ठेक्काका कर/दस्तुरका दररेट र न्युनतम कबोल अंक निर्धारण गरिएको छ र शर्तहरू बोलपत्र फाराममा संलग्न गरिनुका साथै सूचना पाटी तथा वेवसाइट (www.godawarimun.gov.np) मा समेत टाँस गरिनेछ । बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने लगायतका ठेक्का सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकासँग सुरक्षित रहनेछ। नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट नदिजन्त्य प्रदार्थका बिषयमा भएका निर्णय, निर्देशिका र सर्तहरू ठेकेदारले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । अन्य कुराहरूको हकमा प्रचलित ऐन कानून बमोजिम हुनेछ ।

तपसिल

यस नगरपालिका, नगर कार्यपालिकाको निर्णय बमोजिम निर्धारण भएको नगर निकासी कर/दस्तुर निम्न बमोजिमका दररेट अनुसार कच्चा प्रदार्थ आदि प्राकृतिक श्रोतहरूको निकासी कर संकलन गर्नुपर्ने छ ।

ढुङ्गा, गिट्टी, ग्राभेल, रोडा, बालुवा, स्लेट, खरिदुंगा तथा सिमेन्टलाई आवश्यक पर्ने कच्चा प्रदार्थहरू :- प्रति घनफिट रु.२.७५ (भ्याट बाहेक)

माटो:- प्रति घन फिट रु. १.०० (भ्याट बाहेक)

अन्य स्थानीय तहबाट निकासी कर तथा अन्य कर तिरी आएकोमा (सडक बाटो पूर्वाधार उपयोग गरे बापत पूर्वाधार सेवा उपयोग गरे बापत) दुङ्गा, गिट्टी, गाभेल, रोडा, बालुवा, स्लेट, खरिदुंगा तथा सिमेन्टलाई आवश्यक पर्ने कच्चा प्रदाथहरु

प्रति सानो गाडी रु. ५०.००(भ्याट बाहेक)

प्रति ठुलो गाडी रु. १००.००(भ्याट बाहेक)

माटो - प्रति सानो गाडी रु. २५.००(भ्याट बाहेक)

प्रति ठुलो गाडी रु. ५०.००(भ्याट बाहेक)

ठेक्का नं.	मालवस्तुको विवरण	न्यूनतम ठेक अड्क रु. (मू.अ. कर बाहेक)	विड बोनड रकम रु.	टेण्डर फाराम दस्तुर रु.	कैफियत
०१/Internal Resources /०७७/७८)	आर्थिक वर्ष ०७७/७८ को लागि गोदावरी नगरपालिका क्षेत्र भित्रबाट दुङ्गा, गिट्टी, गाभेल, रोडा, बालुवा, माटो, स्लेट, खरिदुंगा तथा सिमेन्टलाई आवश्यक पर्ने कच्चा प्रदाथ आदि प्राकृतिक श्रोतहरुको निकासी कर सम्बन्धी	७,२५,५०,०००/०० (सात करोड पच्चीस लाख पचास हजार मात्र)	४१,००,०००/००	५०००/-	

बोलपत्र पाइने स्थान:

गोदावरी नगरपालिका,

नगरकार्यपालिकाको कार्यालय,

बज्रबराही, ललितपुर

थप जानकारीको लागि: , गोदावरी

नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, बजरब्राही

ललितपुर

०१-५५७२५९२

खाताको विवरण:

राजस्व खाता नं.: - 4141497865524001

बैंक: - NIC ASIA, Satdobato, Lalitpur.

धरौटी खाता नं.: - 4141497865524002

बैंक: - NIC ASIA, Satdobato, Lalitpur.

